

# धर्मकीर्ति

(बौद्ध छैमासिक)

A

## THE DHARMAKIRTI

(A Buddhist Bi-monthly Publication)

प्र० संकेती  
१९२१  
११८०७९ - ९  
प्र० वृषभना वृषभना  
धर्म चक्र अंक

वर्ष-१३, अंक-१

### आषाढ़ पूर्णिमा

(जैष्ठ-आषाढ़)

JULY, 1883



सारनाथ; प्रथम धर्मदेशो स्थले

धर्मकीर्ति प्रकाशन

बुद्ध सम्बत २५२७

तेपाल सम्बत ११०३

विक्रम सम्बत २०४०

वार्षिक रु. १०/-  
प्रति रु. २/-

## ‘धर्मकीर्ति’

- १) ‘धर्मकीर्ति’ एक बोड्ड द्वैमासिक पत्रिका हो ।
- २) यस्मा धार्मिक रचनाहरूको साथै शिक्षाप्रद, सामाजिक, नैतिक एवं व्यवहारीक पक्ष सम्बन्धी रचनाहरू पनि प्रकाशित गरीने छ ।
- ३) रचना सफा र पूरा साइजको कागजमा एकापटिमात्र लेखेर सम्पादकको नाउमा हाओ्रो कार्यालयमा पठाउनु पर्नेछ ।
- ४) लेखकद्वारा लेखिएको कुनै पनि विचारको जिम्मेवार लेखक आफै हुनेछ, सम्पादक मण्डल हुने छैन ।
- ५) कुनै पनि रचना प्रकाशित गर्न वा नगर्न अधिकार सम्पादकमै रहने छ ।

द्वैमासिकको रूपमा यो हाओ्रो पहिलो प्रकाशन हो । तपाईँलाई यो पत्रिका कस्तो लाग्यो ? तपाईँलाई राग्रो लागेको र नराओ लागेको कुरा हामीलाई लेखी पठाउनुस । यस्लाई अझ म्तरीय, उथयोगी एवं रूचीपूर्ण बनाउन के कस्ता परीवर्तनहरू गर्न सकिन्छ ? यसबाटे तपाईँहरूको प्रतिक्रिया, सुकाव एवं सल्लाह पठाई हामीलाई सहयोग गर्नुस ।

## विषय सूची

### नेपाल भाषा

अपम्बक जातक	—	२
धर्मया सिल:	—	४
धर्मचक्र	—	७
श्रद्धाङ्गली	—	१५

### नेपाली भाषा

चिन्ता र भय	—	५
तपाई अरुबाट कस्तो व्यवहार	—	
चाहनु हुन्छ ?	—	९
ध्यान साधकहरूको उद्गार	—	१२

### स्तम्भ

सीके बहःगु खें	—	११	बोड्ड समाचार	—	१७
मचाकुं	—	१३	सम्पादकीय	—	२४
हाजिरी जवाफ	—	१४			

# धर्मकीर्ति

★ वर्ष १३ ★ अंक १

प्रकाशन संस्कार

व्यवस्थापन समिति  
अगम्य रत्न कंसाकार  
ज्ञानी रत्न तुलाधर  
उद्योग रत्न तुलाधर  
दीपक रत्न शाक्य  
विद्या सागर

सम्पादकीय सहयोगी  
सरिता तुलाधर  
रिता बनिया

सम्पादक  
बरदेश

प्रधान सम्पादक  
भिक्षु अश्वघोष

प्रकाशन संस्कार

★ असार पूर्णिमा

द्वे मे भिक्खवे, अन्ता पब्बजितेन नसेवितव्वा । कतमे द्वे, यो चायं कामेसु काम सुखलिकानु योगो, यो चायं अत्तकिलमायानु योगो दुक्खो, अनरियो अनत्थ सहितो

भिक्षुपि निगृ अति तोतेमा सेवन यथ मज्जू । छु छु निगृ ? गुगु कि काम सुखे हे भुले ज्या विलासितामय जीवन हनेगु व, शरीर ब्बलंकेत एदेक मगागु आहार मनसे शरीरप्रात कष्ट बीगु थुपि निता हीनगु आर्य मज्जू अहितगु अति खः ।

## बुद्ध वचन

तिण दोसानि खेतानि, दोस दोसा अयपबा  
तस्माहि वीत दोसेसु दिन्न होति महाफल

बुद्धा दोष घाँय खः, एव प्रजाया दोष द्वैष भाव खः । उकि द्वैष रहित मेसित दान व्यूसा अपो फल वः ।

अवज्जे वज्ज मतिनो वज्जे च अवज्ज दस्सिनो  
मिच्छा दिष्टि समादाना सत्ता गच्छन्ति दुर्गति

गुमेस्यां दोष मदुमेसित दोष लगे याइ, दोषीमेसिति निर्दोषी  
समझे जुइ । उग्ग मनू मिथ्या दृष्टि (मवये थुइका काहा) जुया  
दुर्गति वनी ।

निर्दोषमा दोष र दोषमा निर्दोष देवेर मिथ्या दृष्टि (गलत  
फहमी) ग्रहण गर्न जीव दुर्गतिमा पुगदछ ।

प्रकाशक

विशेष सल्लाहकार

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

अन्नगारिका धर्मवत्ती

सम्पर्क

धर्मकीर्ति बिहार, श्रीधर, नवाह टोल  
फोन नं. १४५९५

## अपणणक जातक

- प्रकाश वज्राचार्य

व वंजाया नुगः थों तस्सकं चं चं धाः ।  
तस्सकं लयूलय् ताः व थों । थः ल्यू ल्यू न्यासःगः  
गाडा न्हाकाः वयाच्चर्पि बंजात स्वयाः छक फिसिक  
हिल व ।

वं छ्यों च्चय् च्चवंगु सर्गतय् मिखा ब्वल ।  
सर्गः चक्कं । वा वेगु चिं छर्ति मदु । तर सिच्चुक  
सिरिसिरि वयाच्चवंगु फसं यानाः अमिसं ताःनो मचाः ।  
थव लैं अमिगु लागि न्हगु हे तिनि । छ्यों फहीका  
जवय् खवय् स्वल । सुं छम्ह नं खने मदु । ल्यूने  
स्वल- थः हे न्यासः बंजाः पासार्पि जक; अले ल्यूने  
अमिसं नकतिनि पुला वःगु वाँउसे च्चवंगु जंगल-  
सुं हे मद्गु, मुनसानगु । व जंगलय्, अमिसं नकतिनि  
पुलाःख्य यानावःगु जंगलय् दोऽत्यत नकेत बाँबाँलागु  
धाँय् द्वगु, कथं कथंया सिसाफुसा सया च्चवंगु,  
बाँबाँलागु स्वांत होया च्चवंगु लुमना वल वया ।  
न्होने पाखे मिखा ब्वल - न्होने जंगल मदय्  
धुंकल । न्होने दनि स्वः स्वः थाय् चिन्नी मागु  
कारत, व थायथासय् कन्दमूलत । कन्दमूलत यक्को  
द्वगुलि नयगुया धन्दाला द्वगु हे मखुत थें अमित;  
लः त्वने मदैगुया धन्दा नं मदु अमि । अमित  
मस्कौ लः माडाय् तम हःगु द हे दु, छुकिया  
धन्दा ?

“जि हे थव लैंपुई न्हापां वयागु पाय्छि जुल”-

अपाय्मछि हाकःगु सुनसानगु लैंपुई वया च्चर्पि न्यासः  
बंजातय् नायो नं मती तल- “मखुता जिगु हे  
नगरया मेन्ह बंजाः नं थ्व हे लैंपुं वयर्यंगुला  
खःनि । वयागु पुचः न्हापा वःगु जूसा थ्व लैंस्यंका  
थके धुंकीगु खै, वा दोऽत्य नयगु धाँय् मगाइगु खै,  
अथेनं मखुसा सिसाफुसा फुक्कं अमिसं भाक्कुक नया  
वने धुंकीगु जुइ.....न्हाग्गुसां छगू नं छगला  
सिध्यका हे थकी का अमिसं । अमिसिकं ह्हापा  
जि थव लैंय वयागु तस्सकं बालात । आः अर्पिसिकं  
जि न्हापां अपरान्त देशय् (वर्तमान दक्षिण-पश्चिमी  
भारत) ध्यनीगु जु हे जुल थें । अन वना थम्ह  
एकलौटे याना बसाः मियाः फक्क दां कमे याना  
हय् जि । अमिसिकं लिपा वःगुसा थथे याय् खनीला  
जि ? खनीमखु ! धात्येला जि बुद्धिमान खः,  
नत्रसा वयात ‘छिपि लिपा वा, जिपि न्हापा वने’  
धायगु बुद्धि वैला जिके ? श्यावास.....”

“गन वने त्यनागु भाजु ?” सुं छम्हस्यां न्यंगु  
सलं थःगु विचालय् लाल कया वयाच्चंह बंजातय्  
नायो आरा न्हुल । वं खन वया न्होने पाखे स्वया  
वया च्चर्पि फिमहति मनूत । अमि म्ह नं प्याः,  
वसः नै प्या । पलेस्वाँ थू थू जवना तःपि नं दु ।  
अमि नायो, नायो हे हे ख्यमाः व मनू, गूगु रथया  
द्योने च्चवंच्चवंगु खः व नं थाय् थासय् ध्याचः कीगु ।

वं हे न्हाथंगु च्वया न्ह्यसः ।

बंजा नायों नं लिसः बिल, “जिपि बनारसं वयापि, अपरान्त देस्य् व्यापारं याः वने त्यनापि । तर, भाजु, छिकिंपि सकसिंगु म्ह गय् प्याःगु ?”

“पासा ! जिपि वयागु लैंपुइ तस्सकं वा वया च्वंगु दु । थाय् थास्य् शुद्धत दु । उका मखंला पलेस्वां थवया हैंगु जिमिसं ! अरे, गय् छि ला गाडा का गाडा लहया दीमु लाना चवन का । छाय् ल्यातुक लः यंका दी मागु ? छि काय् त्यंगु लैंय, जि धाय् हे धुन, वा ल्याम ल्याम वया च्वंगु दु, लःया दुःख मदु । जिगु खैं न्यनेगु खःसा तछ्याना दिसें लःया ढम्पत । बेकारय् ल्यातुक अतःमतः क्यंक छाय् लः यके ? याकनं नं व्यनी ।” वोम्हस्यां छवाथुकल । अले थःगु लैं लिनाः वन ।

बंजातय् नायोया व मनूनं धाःगु खैं खःथे ताल । अले धमाधम गाढाय् लया हःगु लःया ढम्पत तछ्याय्गु शुरु याकल ।



लहयाति लिपा । न्यासःपि बंजाःत्यंगु छध्वः वहे लैंपु वल । आश्वेवया खैं, अमिसं नं अपि हे किंहति म्ह प्याःपि मनूत नापलात । अमिसं बंजातय् नायोयाह न्यंकल, “जिमिगु खैं न्यनेगु खःसा, बंजाः भाजु, लः फुकक थन हे वां छोया थकी न्होनै मीकेव लः दु, तस्सकं वा खैया च्वंगु दु ।”

“धन्यवाद पासापि ! तर मेगु लः मखं तले जिमिसं हेवागु लः कोछ्वयैखु जिमिसं ।” बंजा नायों नं लिसः बिल । न्हाक्व धासां खैं मन्येगुलि

धर्मकीर्ति

अपि वसः प्यापि मनूत सुरुसुरु न्हावन । अपि वने धुंका छम्ह वंजानं नायोयाके न्यन, “अमिसं धाःगु पाय्छि जु हे जः नि । छाय् ल्यातुक लः यंका च्वनेगु ?”

नायोनं न्यन, “पासापि, सर्गतय् खने दुथाय् तवक छकू नं सुपांय् मदु । न गनं न न्याःगु ताय्दु, न पल्पसा लःगु खनेदु । न फय् हे छवाउंसे च्वं । छु पासापिसं स्वयवले न्होने वावैच्वंगु जूसा थथे जुइला ? उके अमिसं धाःगु जि पत्थाः मजू ।”

बंजात सकस्यां खः धयाथे छ्यों संकल । न्हावन सकले । प्यापि न्याची लिपा छ्वाय् अमिसं न्यासःम्ह मनूतय् क्वैय् छ्याल ब्यालजुया च्वंगु खन । स्वः स्वः थाय् क्वेया क्वे । बंजातय् नायोनं अले पासा पित धाल, “स्व पासापि, थन अथे वां छोया तःगु रथत स्वयवले थुपि सीपि सकले झीसिकं न्हापा वःपि बंजाःत जुइमां । झीगु बनारस्य् हे क्षीत “छिपि लिपा ला, जिपि न्हापा वने” धकाः लत्याति न्हो वःपि बंजात खः थुपि । क्षी निध्वलं नापं खल धाःसा न्यगु नसा वे त्वनेगु लःया समस्या जुइ धकाः झुमित न्हापा छोया हयापि खः । पक्कानं न्हाचःयापि वसः प्यापि मनूत लाखेत खः । अपि लाखेतय्गु हे खैं न्याःगु थुपि मूर्खतसे लः फुकक लैंयहे वां छोया वम जुइ । अले थन ध्यंका लः त्वने मखना कमजोर जूरित अपि हे लाखेत वयाः नया बिल जुइ । छक्के नासापि कलपिसं धाय् व मिखा तिसिता पत्थाः धाय् तु अमिसु खैं मेमु ।”

(थुकिया लैं ४ पेजय् स्वया दिसें)

[ ३ ]

## धर्मया सिलः

(‘विपश्यता’ दृ १२ ल्या ११ पाँचे भाय् हिला)

अनु. लाभरत्न तुलाधर

सरिलय् ल्वय् जूसां तबि मन बुलुका च्वन्य म्वः ।  
 तर मन रोगी जूद्यस्या ह्य छह्यं जुइ दुख गः ॥  
 तुगलय् मुवन्यवं लिकः सरिलय् क्यनी लिच्चवः ।  
 विपस्सनां स्वय् सःम्ह स्यां पयनीगु न्हां दुख-च्चः ॥  
 गुबले तक मन हाकुयी राग व द्वेष खिंति ।  
 उबले तक ब्रवलना च्वनी तुगलय्, सरिलय् की ॥  
 राग थज्यागु न रोग दै द्वेष थज्याजु न दोष ।  
 मोह थज्यागु न मूढता धर्म छता जुल होश ॥  
 धर्म दनेव सुख पिल्वी तनमन याउँक्य दै ।  
 धर्म मदयव सुख तनी तनमन क्यातुस्य वै ॥  
 आरोग्य परम लाभ खः सतोष परम धन ।  
 विश्वास परम मित्र खः परम सुविष निब्बाण ॥

(३ पेजया ल्यै)

अपि बंजात पालंपाः पाः च्वना अन हे चा  
 च्वन । कन्हे खुनु अपराह्न देसय् वनाः माक्को दां  
 कथाः बसाः म्यू वने दैपि जुहे जुल अपि ।

थव जातक कनाः बुद्ध धया विज्यात -  
 “बुद्धिमान्पिं यथार्थ खं धकाः युइकाः हे जक  
 वयात नाला काइ ।”

### लय्ता खः

जातक बाखेलय् थें नैतिकता, जीवन पद्धति व मनोरंजनं बिलिबिलि जाःगु साहित्य मेथाय् लुइके थाकुगु  
 खै न्ह्यथना च्वने माःगु मखु । थुपि ५३३ पू जातक बाखै त छसीकथं छपु छपु यानाः धर्म कीतिया हरेक  
 अंक्य् पिदनीगु-सुचं बी दया जिभित लय्ता बो ।

थव हापांगु जातक बाखै बुद्ध शासन त्वता वर्षि न्यासः तिर्यकरतयूत घावधीकेत कना  
 विज्यागु खः । थुकी लः वां मछोहा, लिपा याह्य बंजा नायो बोधिसत्व खः ।

## चिन्ता र भय

के. श्री धर्मानन्द  
(मलेसिया)

हरेक मान्छेको जीवनमा चिन्ता र भय हुनु साधारण कुरो हो। यो भौतिक संसारमा रहेसम्म हृदयका यी दुर्भाग्यपूर्ण अवस्थाहरूबाट कोही पनि मुक्त छैन। चिन्ता र भय मन नपराउने मान्छेले आफूलाई शुद्ध पार्न र पूर्णता प्राप्त गर्ने कोशिश गर्नु पर्दछ। त्यसैले बुद्धिमानले जीवनको प्रकृति बुझेर चिन्ता र भयलाई वशमा पार्न सक्छ।

धेरै मान्छेहरूसँग तृष्णा र चाहना, भय र पीर हुन्छन् जुन उनीहरूले निर्मूल गर्न सिकेका छैनन् र आफ्नै अगाडि स्वीकार गर्ने पनि लाज मान्छन्। तर यी हानीकारक वेदनाहरू शक्तिशाली छन्। तिनीहरूलाई थाम्न जतिसुकै कोशिश गरेता पनि भौतिक शरीरलाई दिर्घकालीन रोगी हुने गरी विगडेर तिनीहरूबाट बच्न खोजेता पनि उनीहरू बच्न सक्दैनन्। सबैलाई ठीकसँग गरिएको ध्यान वा आध्यात्मिक उन्नतिले मात्रै पचाउन सकिन्छ, कारण अविकसित मन ने यस्ता चिन्ताहरूको मूल कारण हो।

बुद्ध भन्नुहुन्छ, “हिन्दो दुःख तिन्हो आफ्नै अज्ञानताबाट उत्पन्न भएका कर्म (काम) को कारणबाट उत्पन्न भएका हुन्। तिमी आफैले ती दुःख हरू कसरी हटाउने भनी म सिकाउँछु। तर यसको

लागि तिमी आफैले काम गर्नु पर्दछ ।” त्यसैले तिन्हा चिन्ताहरू जित्मा तिन्है बलियो इच्छाशक्तिको ठूलो हात छ।” बुद्ध फेरी भन्नुहुन्छ, “अनुरागबाट नै शोक उत्पन्न हुन्छ, अनुरागबाट नै भय उत्पन्न हुन्छ; जो अनुरागबाट मुक्त छन् तिनीहरूलाई शोक हुँदैन, न त भय नै।” संसारमा विषयवस्तुहरूमाथि बढि अनुराग हुनु चिन्ता र भयको अर्को मुख्य कारण हो। फेरि बुद्ध हामीलाई सुक्षम दिनुहुन्छ, “इन्द्रियका द्वारहरूमा पहरा लगाओ। हात्रो खानामा सीमा वांधिदेओ। उद्योगको लागि प्रतिज्ञा गर्ने, सफा र शुद्ध बुद्धिबाट सुसज्जित होओ।” यहाँ स्पष्टसँग दर्शाइएको छ कि यी सबै नराम्रा चिन्ता, शोक र भयबाट मुक्त हुने उपाय पनि छ। तिन्हा चिन्ताहरूको दोष तिमीले अरूलाई दिन सक्छौ तड्यादि तिमीले आफ्नो मनलाई राम्रोसँग पहरा लगाएमा अरू कर्तृले तिन्हो मनमा चिन्ता उत्पन्न गराउन सक्ने छैन। उनीहरूले तिमीलाई दुःख दिन सक्छ तर यदि तिमी बुद्धिमान भएमा ती दुःखहरूप्रति तिमीले बहादुरीसँग सामना गर्न सक्छौ।

अनुभवले भल्दू कि उप्रे शारीरिक र मानसिक अस्वस्थता चिन्ताकै कारणबाट उत्पन्न हुन्छन्। मधुमेह (डाइबेटिज), उच्च रक्तचाप, अल्सर जस्ता

रोगहरू चिन्ताका अवस्थाहरूको कारणबाट कि त उत्पन्न हुन्छन् कि त कममेकम यसले तिब्र पारिदिन्छन् भन्ने विचार चिकित्सा शास्त्रको छ । डाक्टरहरू यन यस्तो विचारमा लाग्दैछन् कि धेरैजसो रोगहरूको उपचारमा रोगीको मानसिक अवस्थामा विशेष ध्यान दिनु पर्दछ र उनीहरूले बुझेका छन् कि तिम्रो चिन्ताले तिम्रा समस्याहरू सुलझाउँदैन; बरू तिमीलाई शारीरिक र मानसिक रूपमा कमजोर पारिदिन्छ र तिम्रो भलाइमा कुनै-पनि किसिमधार बहिर्लयै पनि सधाउ पुन्याउँदैन । यस्ति मात्र होइन, तिमीले आफ्नो धर, आफ्नो कार्यालय र समाजमा अति नै नरमाइलो वातावरणको शृजना गर्नेछ । अरुहरूको शान्ति र सुखमा बाधा पुन्याउनुमा तिमी जिम्मेवार हुनेल्हो ।

नरामा मानसिक अवस्थाहरूमध्येमा पनि खबरभन्दा अस्वस्थकर र खतरनाक हाँ- दिर्घकालीन चिन्ता । किन, हामी सोध्दौ, मानिसहरू चिन्तित हुन्छन्? अन्तमा एउटै उत्तर भेटाउँद्दौं । मानिसहरू 'म' र 'मेरो' भन्ने भावनाले गर्दा चिन्तित हुन्छन् । हामी आफू र आफ्ना आफन्तहरूको सुरक्षाको कोममा गर्दछौं र त्यो पनि परिवर्तनशील संसारमा जहाँ शाश्वत सुरक्षा कहिले हुँदैन । समुद्र किनारमा बालुवाको महल बनाउने व्यक्ति जुनसुकै छालदेखि पनि डराउँछ ।

तिम्रो मनमा चिन्ता हुने बेलामा जो सुकेलाई

आइनो निन्याउरो मुख देखाउने नगर्नू जसले साँच्चै तिमीलाई महत गर्न सक्छ उसैको अगाडि मात्रै तिमीले आफ्नो चिन्ता व्यक्त गर्न सक्छौ । कति राम्रो हुँदो होला यदि जतिसुकै आपत विपतको बेलामा पनि तिमीले अनुहार हँसिलो राखिराख्न सक्यौ भने । तिमीले साँच्चै कोशिश गरेमा यो त्यतिको गाहो कुरो होइन । थुप्रै नवयुवाहरू आफ्ना विपरित लिंगका साथी छुटेमा चिन्तित हुने गर्न्छन् । निराशा र हंतोत्साहले गर्दा उनीहरू प्रायः गरी आत्महत्या गर्ने योजना पनि बनाउँछन् । कोही कही पागलखानामा पनि पुग्छन् । यस्ता धेरै दिल टुक्रिएका युवाहरू दयनीय जीवन जिउँछन् । यी सबै नरमाइला घटनाहरू जीवनको सत्य प्रकृति नबुझेर नै हुन्छन् । जसरी भएपनि विछोड त हुन्छ नै यसलाई रोक्न सकिदैन । कहिले काहीं यस्तो जीवनको शुरूमा हुन्छ, कहिले काहीं मध्यमा र कहिले काहीं अन्तमा; यो अत्याज्य छ । जब यस्ता कुरा हुन्छन्, तब यसको कारण कहाँ छ पत्ता लगाउनु पर्दछ । जे होस्, यदि विछोडलाई थाम्न सकिदैन भने तब जीवन प्रवृत्तिलाई बुझेर यसलाई सहने साहस उत्पन्न गराउनु पर्छ । तर अकोंतिर यदि कसैलाई चाहिहालेमा दिलको खालि ठाउँ भर्न नयाँ साथी खोज्नु गाहो कुरो होइन ।



कै तपाईं चिन्तित हुनुहुन्छ ? यदि हो भने अवश्यै यो लेख पढ्नु होला । यो लेख डा. के. श्री धर्मानन्दद्वारा लिखित प्रसिद्ध पुस्तक “WHY WORRY ?” बाट अनुदित गरिएको हो । धर्मकीर्तिका आगामी अंकहरूमा यो श्रृखला जारि नै रहने छ ।

## धर्मचक्र

भिक्षु अशवघोष

असार पुन्ही भगवान् बुद्धं धर्मचक्र प्रवर्तनं याना विजयागु दि  
खः । उकिया हे लसताय थव देखाना छवना ।

भगवान् बुद्धं सम्बोधि लाभ यथ् धुंका  
दकले न्हापां उपदेशयाना विजयागु उपदेश वा  
चाहिका विजयागु धचायानां खः धर्मचक्र । थव  
धर्मचक्र शब्द बौद्ध जगते यद्य प्रचार जूसां तभी  
थुइका काय् अःपु मजू । धर्मचक्र सूत्र साव बांलाःसा  
नं साधारण मनूतेसं थुइका काय् के मखु । द्यथ्  
धाःसा आपालं मनूत संसार चक्रे तक्यना च्वर्पि खः ।  
संसार चक्रं तापाना वने फुसा तिनि धर्मचक्र छु  
धैंगु थुइका काय् के ।

सिद्धार्थ गौतमं बुद्धत्व प्राप्त यथ् धुनेवं थःत  
अनुभव जूगु थःम्हं लुइका केयागु ज्ञान प्रचार यथ्  
माल धका मती तै विज्यावले कल्पना जुल-थव  
संसार चक्रे च्वर्पि मनूत रामं मत्त, द्वेषं दुष्ट, मोहं  
मूखं 'जि व जिगु' धैंगु क्वातुक जोनेगु भावनां गथि  
चिना च्वर्पि मनूतेत जि थपायसकं दुःख कष्ट सिया  
लुइकागु ज्ञानया खैं कना ज्या वैला ! थुइका  
काइला धैं थैं जुल । धर्मया खैं मकनेगु मती तै  
विज्यात । याकचा जंगले विमुक्तिसुख अनुभव याना  
च्वनेगु मती वन । अले दुर्घट थःत थम्हं न्वात-

"राज्य बैभव लोका परडपकार यायमु मती तमा  
पिहां वया आः याकजा जंगले चवं बतेगु मतीका  
मखुला ? आम ला षलायनवादी जुल, स्वार्थी  
जुल । संसार चक्रे च्वर्पि मनूत मध्ये धर्म चक्रया  
आशा याना च्वर्पि राग, द्वोष व मोहं तापाक  
च्वने मास्ते च्वर्पि न दु । ज्ञान थुइका काइपि नं  
दु । सकले मूखं मखु ।"

थुलि थःत थम्हं न्वाना थः नापं तपस्या  
यानार्पि पासार्पि न्याम्ह बुद्धिद्वर्पि खः धैंगु सीका  
बुद्धगयां सारनाथ विज्यात ।

बैं उपक अज्ञीवक धैंगु छुद्ध विद्वानम्ह  
मनू नापवात । वं बुद्धयत्र ह्यमस्यू । गुरुस्त्रपक  
थःथम्हं बुद्ध जूम्ह धैंगु न्यना न्हाय कयु कुम्ह धम्ह-  
मुक्त मवक वं बुद्ध उर्हिमै ला ?

अपायसकं विद्वान मेत्तिचं इ बुद्धमस्त पर्याः  
मयाःगु खना छुक बन कुछुत । ह्यानं धैंगु तल ।  
दुष्ट तमप्यंपिसं छु ज्ञानया खैं थुइ ? अतं सरासर  
सारनाथे थः पासार्पि द्वयाय विज्यात ।

इमिसं नं पत्वा: मया । मनसे तपस्या कृत्वा

बुद्ध जुइ मफु । आः लहंक नया छु बुद्धत्व प्राप्त याइ ?

बुद्ध न्होने थ्यै लिसे पंच भद्रवर्गिय पिनि  
नुगः क्यातुया वल । बुद्धया खाले शील व समान  
धिया जः खने दै वल । बुद्धयात स्वागत सम्मान  
छु याय् मखु धका मती तै चर्वपि दना वना  
स्वागत यात । लासा लाइ बिल । तुति सिका बिल ।  
अद्वार्पूर्वकं वन्दनायात ।

बुद्ध इमित धैविज्यात - छिमिसं न्हापा यागु  
विश्वास व दृष्टि तोता छो अले छिमिसं ज्ञान लाभ  
याना काय् फै ।

“न्हापा गुबले मखनागु, मन्यनागु धर्म खनीगु  
प्रज्ञाचक्षु दुनेया मिखा दत, ज्ञान दत, विद्या दत बुद्धी  
दत ।” छ्यौसे च्वंथाय् खनीगु जः (आलोक) दत  
धका: बुद्ध धैविज्यात ।

थव धर्मचक्र सूत्रे सीके बहगु, लुमके बहगु  
खै त स्वता प्यता दु ।

तोते माःगु अति बा अन्त निगू दु । १) कामसुखे  
भोग सुखे, सासारिक सुखे हे जक प्यपुना च्वनेगु  
सुख सीगु मोजमज्जा याय्गु हे जक मती तै च्वनेगु  
छगु अन्त ।

२) शरीर यात मदेक मगागु नसा माचाछि' न  
मनसे म्हयात दुख कष्ट दीगु नेपित्याका च्वनेगु  
अति बा अन्त ।

थुपि नितां तोता विवेयागु जीवन हनेगु मध्यम  
आगं वनेगु थव सूत्रया मूँखै खः ।

थौया संसार चके चर्वपि मनू निगू सिमानाय्  
लाना चर्वपि खः । छथव भोग विलासे भूले जूपि खः  
भैपि माचाछि हे नेगु मदेका वा मनसे जीवन हना  
चर्वपि ।

[ ५ ]

न्हांगु खे नं मध्यम मार्ग दुसा, पाय्छिगु  
मात्रा दुसा जीवने दुःख दै मखु । चि धैगु अपो  
नं मज्यू, म्होजुइगु नं मज्यू । जाति व भाषाया  
त्वरे नं सिमाना नागे जुया वनेगु मज्यू । पाय्छिगु  
जुइक कल्पना याय्मा: ।

थव धर्मचक्र सूत्रे मेगु मूखै खः दुःख व  
दुःख मुक्ति । अर्थात दुःख मदैगु लैपु । न्हाक्व  
दुमां मगागु असन्तुष्ट गु तृष्णां याना दुःख जुल ।  
दुःखया कारण गुबले लुभधनिगु तृष्णा खः धैगु बुद्धया  
थःगु अनुभवया खै थव सूत्रया स्यल्लागु थां खः । दुःख  
दु धका सकसिन स्यू । तर दुःखया कारण दु धैगु खै  
मनूते वा:चा मदु । भगवान बुद्धया धापू कथं  
मनूते सुख सीगु जक आशा खः, दुःख मदेकेत  
छुयाय्मा: धैगु खै सीकेगु कुतः मया । सुख सीगु आशा  
याना रुनक्तु दुःख जुइगु तृष्णाय् भुले जुयाच्वन ।

दुःख मदेकेगु लैपु नं तथागतं व्यना विज्यागु  
खै धर्मचक्र सूत्रे दुध्याना च्वंगु दु । दुःख मदैगु  
लैपुइ च्याता खै दु ।

१) मद्वंक खंकेगु, २) मद्वंक कल्पना याय्गु,  
३) मद्वंक खंल्हाय्गु, ४) मद्वंक ज्या याय्गु, ५)  
मद्वंक जीवन हनेगु, ६) मद्वंक कुतःयाय्गु, ७) मद्वंक  
होण तै च्वनेगु, ८) मद्वंक मन थासे लाका तय्गु ।

थुकी न्हापां यागु लैपु सम्यक दृष्टि मद्वेक  
खंकेगु साव मू दुगु खै खः । मन न्हाथाय् नं  
न्हापालाक वनी । अले मनं गथे खन अथे हे ज्या  
खै जुइ मभिगु मनं ज्या याःसां खै ल्हाःसा द्वहँया  
ल्यू ल्यू ल्यातुक घःचाः तुला वै थें दुःख ल्यू ल्यू वै ।  
भिगुमनं ज्या याःसा किचः थें याउक सुख ल्यू ल्यू  
वै । असार पुँही खुनु बुद्ध धैविज्यागु खै लुमका  
तय्वह जू ।

४५

धर्मकीर्ति

## तपाई अरुबाट कस्तो ब्यवहार चाहनु हुन्छ ?

— बरबेश

तपाई अरुबाट कस्तो ब्यवहार चाहनु हुन्छ ? अवश्य पनि तपाई अरुबाट राम्रो ब्यवहारको आशा राख्नु हुन्छ, अरुबाट तपाई सम्मान, इज्जत, प्यार पाउन चाहनु हुन्छ। तपाईलाई कस्तै गाली गरेको नराम्रो ब्यवहार गरेको, औपमान गरेको, दुख दिएको, नचाहने आरोप लगाएको इत्यादि तपाई भनपराउनु हुन्ह—यी कुराहरुबाटी तपाईको मनभा धेरै दुःख लाग्दछ, होइन त ? त्वस्को ठीक उल्लो, कस्तै तपाईको सम्मान गरेको, प्रशंसा गरेको, सहयोग गरेको इत्यादी कामहरुबाट तपाई कति खुशी हुनु हुन्छ ? तपाईलाई यो कुरा पनि थाहै होला कि जसरी तपाई अरुबाट 'राम्रो' ब्यवहारको आशा राख्नु हुन्छ—अरु मानिसहरू पनि तपाईबाट त्यस्तै ब्यवहारको आशा राख्दछन्। उनौहरू पनि तपाईको नराम्रो ब्यवहारबाट कैति दुःखी हुन्छन् ? तपाईको एउटा भीठो शब्दले मात्र पनि उनौहरू कति खुशी हुन्छन् ? जब तपाई अरुलाई राम्रो ब्यवहार गर्नु हुन्छ, अरुले पनि तपाई प्रति त्यस्तै ब्यवहार गर्नेछन्। यस्को लागि—कुर्मेपनि काम गर्नु भन्दा पहिले तपाईले यो सोच्न कहिस्यै पनि नविसेनुस् कि—'तयही काम कस्तै तपाई प्रति गन्यो भने तपाईलाई कस्ती लाग्दछ होला'। तपाईको प्रत्येक ब्यवहारमा झर्कोको स्थानमा तपाईलाई राखेर हेर्नुस् ।

धर्मकीर्ति

तपाईले जुन काम गर्न लाग्नु भएको होत्यो काम अरु कस्तै तपाई प्रति गरेको भए यदि खुशी हुनुहुन्छ भने त्यो काम तपाई गर्नुस, यदि त्यो कामले तपाईको मन दुख्छ भने यो थाहा पाउनुस् कि तपाईको त्यस कामले पनि अरुको मन दुखनेछ ।

तर तपाईले जहिले पनि भीठ मात्र दोल्नु पछै भन्ने होइन । कस्तै भुल गरेको देखेर पनि उरुको मन दुख्ला भनेर तपाई चुप लाग्ने होइन । भुल सर्वैसे गर्छन्—तपाईले पनि धेरै भुल गर्छन मै । ब्यावहारीक जीवनमा यस्ता भुलहरूको सुधारले ठूले भूमिका खेलेको हुन्छ । कहिले काहिं तपाईले असलाई सुकाव दिन, जाज्ज माली गर्न परेको हुन्छ भने कहिले अरुले पनि तपाईलाई सुकाव दिनु एवं गाली भनु परेको हुन्छ ।

तपाई आफ्नो भुल एवं कमजोरीहरू जान्नकी लाग्न जहिले पनि आफ्नो कमन ठूलो पानु पछै । अरुको बारिमा धेरै बीर्ला नगर्नुस, अरुले तपाईलाई के भन्द भन्ने पनि सुन्ने क्षमता राख्नुस । यस्ले तपाईलाई धेरै फाइदा गर्छ । अरुको सुकाव गाली हरुबाट तपाई आफ्नो कमजोरीहरू जान्नुस र त्यसलाई सुधाने खोज्नुस । सुकाव दिने व्यक्तिलाई सुकावको लागि कृतज्ञ रानुस या धन्यवाद दिन सिवनोस । तर सुकाव दिने व्यक्ति देखेर तपाई

रिसाउनु भयो भने यो जान्नुस तपाईं गलत बाटोमा हुनु हुन्छ । तर कहिले काहि नचाहिने आरोप, निन्दा-चर्चा हुने गर्छन- त्यस्ता कुराहरूलाई तपाईं वास्ता नगर्नुस- होइन भने तपाईं आफै मात्र जल्नु हुनेछ । तपाईंले सबैको मुख बन्द गर्न त सक्दैन नि ।

अरूले भुल गरेको देख्यो भने हामीले सच्चा दिलैखे उस्लाई उस्को गल्ती सम्झाउने प्रयास गर्नु चाहे । तर कसैलाई पनि तपाईं सिध्धै गएर 'हेर तिमीले यस्तो गल्ती गन्यो' वा 'यस्तो नगर' नभन्नुस । कसैलाई पनि उस्को गल्ती वा नराओ पक्षबारे बताउन भन्दा पहिले उस्को कुनै राओ पक्षमा कुरा गर्नोस (तर-चाप्लुसे होइन) । जतिसुकै नराओ व्यक्तिमा पनि केही न केही राओ कुरा हुन्छ नै, अनि त्यसपछि उस्को गल्ती बारे भन्नुस- यसो गर्नु भन्दा यस्तो गरेमा क्छ राओ होलाकि ! वा यस्तो गरेमा कस्तो होला ? वा 'मलाई यस्तो लाग्छ कि .....' इत्यादी । यदि तपाईंले सिध्धै उस्को नराओ पक्ष बारे कुरा गर्नु भयो भने ऊ एकैचोटी रिसाउन सक्छ र तपाईंको कुरा बुझ्ने छैन । याद राख्नुस- उस्लाई राओ बनाउनको लागि नै मात्र तपाईंले सुकाव दिएको हुनु पछै र यथार्थ एवं स्पष्टसँग कुरा गर्नुस । (तर तपाईं सुकाव दिदा दिन्दै पनि उस्ले सुन्न चाहेन भने चुपलागेर बस्नु नै राओ हुनेछ ।)

बकों कुरा कुनैपनि कुरा शब्द वा भाषणले बुझाउनु भन्दा पनि तपाईं आफै उदाहरण बनेर देखाउनुस । तपाईंको शब्दबाट भन्दा पनि उस्ले तपाईंको व्यवहारबाट धेरै र सजिलैसँग सिक्नेछ । आफु उदाहरण नबनीकन तपाईंले जतिसुकै कुरा सिका-

उन खोजेपनि उस्ले सिक्ने छैन । त्यस्तै तपाईंमा पनि अरूलो व्यवहारबाट सिक्ने क्षमता हुनुपर्छ । अरूले केही राओ काम गरेको छ वा राओ व्यवहार गरेको छ भने तपाईंले त्यस्लाई आफुले पनि अनुकरण गर्न सिक्नु पर्छ । अरूले मात्रै तपाईं प्रति राओ व्यवहार गरी रहने तर तपाईं आफुले उस्लाई त्यस्तै राओ व्यवहार फर्काउन जानेन भने उस्ले सधै त्यस्तै व्यवहार गरी रहने छैन । कसैको पनि राओ गुणको तपाईंले दिलैदेखि सन्हाहना गर्नु सिक्नु पर्छ । राओ कुरा सबै बिसेर नराओ पक्ष मात्र देख्ने बानि नगर्नुस । हाओ बानि त जति सुकै गुण भएको मान्छे भएकापनि उस्ले गरेको एउटै गल्ती मात्र कोट्याइ बस्ने छ । त्यस्तै आफ्नो सबै गल्तीहरूलाई पटकै बिसेर अरूलो गल्ती मात्रदेखि बस्दौ : यस्ता बानीहरू अत्यन्त नराओ पनि र हीन छन् । तपाईं आफै बारेमा सोच्ने गर्नोस- कहिं मैले भुल त गरेको छैन ! भनेर । यस्ता बानिले तपाईंलाई समयमै सुधान्नै अवसर दिनेछ ।

कसैले कुनै गल्ती गरेको देखनासाथ तपाईं रिसाउने नगर्नुस । आखिर कुनै पनि मानिस आफैमा पूर्ण हुन्दैन । सबैमा कमजोरीहरू भनेको हुन्दैन भनेकुरा तपाईं नबिसन्नुस । सबैलाई सुधान्नै अवसर दिनुपर्छ । फेरी कहिलेकाहि त्यस्तै परिस्थिति र अवस्थाले गर्दा पनि मान्छेले नचाहेर पनि गल्ती गरी रहेको हुन्छ । यी कुराहरूले हाओ व्यावहारीक जीवनमा ठूलो परिवर्तन ल्याउने छ । पारस्परीक सम्बन्ध सुमधुर हुनेछ- वातावरण सौहार्दपूर्ण हुनेछ । तपाईं

सबैको प्रिय पात्र हुनु हुनेछ र धंरै समस्याहरूको समाधान हुनेछ । जीवन रमाइलो हुनेछ र मनमा शान्ति हुनेछ । छोटकरीमा-

- तपाईंले अरु प्रती सम्मानै गर्न सिक्नुस र अरूले पनि तपाईं प्रती सम्मान गर्नेछ ।
- कुनै काम गर्नु भन्दा पहिले त्यही काम अरूले बपाईमाथि गच्छो उने तपाईंलाई कस्तो लाग्नेछ भन्ने कुरा सोच्नुस ।
- अरूले आफ्नो गल्ती र भुलहरू देखाउने बेलामा

भुल स्वीकार गर्न सिक्नुस र उसप्रति कृतज्ञता ज्ञापन गर्नुस ।

- अरूको भुल एवं गल्तीहरू मैत्रीपूर्वक यथार्थ एवं स्पष्ट रूपमा बताउने गर्नुस ।
- अरूको राङ्गो गुणहरूको दिलेटेडि सन्हाहना गर्न सिक्नुस र गल्तीहरू प्रति सहानुभूति राख्ने गर्नुस ।
- कहिं आफुले पनि केही गल्ती वा भुलहरू गरेको छ कि भनेर सोच्ने गर्नुस ।



## सीके बहगु खँ

- १) नेपाली लुम्बिनी अंचल, कपिवस्तु जिल्ला व सिद्धार्थनगर नगर पञ्चायत बुद्ध नाम सम्बन्धीतगु नांत खँ ।
- २) सिद्धार्थ कुमार २९ वै तत्क चवना विज्यागु थाय् कपिल वस्तु बर्तमान नेपालया तिलौराकोट खैगु थाय् खँ ।
- ३) बौद्ध इतिहासे तस्कं प्रसिद्धगु तक्षशिला विश्व बिद्यालय थोकन्हेया पाकिस्ताने लाः । द्व खँ याना थोकन्हेया मूस्लीम देश पाकिस्तान न उबले बौद्ध धर्मया छां केन्द्र जुया चवंगु

खं प्रमाणित जू

- ४) थोकन्हे तस्कं सुदूर थासय् लासां उगु बखते पश्चीम नेपालेन बुद्ध धर्म गाङ्क प्रचार बूगु खं सुखेतय् लुया कुनै 'काके-विहार' प्रमाणीत जूगु दु ।
- ५) बुजु बीरेन्द्र सन् १९६० बर्मिया यात्राय् विज्याःबले नेपाली जनताया उपहार स्वरूप बर्मिया राष्ट्रपति क नेविन्यात न्याःम्ह नार्ग कुइका चवंगु बुद्धमूर्ति व स्वयम्भू चैत्यया प्रतिमा लःल्हाना विज्यात ।

## ध्यान साधकहरूको उद्गार

[ प्रस्तुत उद्गार विप्रस्सनामा संलग्न हुने इच्छुकहरूको लागी उपयोगी छ जस्तो लागेकोले कल्याण मित्र श्री गोयन्का ज्यूको विप्रस्सना विश्व विद्यापीठबाट प्रकाशित वर्ष १२ अंक १२ विप्रस्सना पत्रिकाबाट उधृत गरेका छौं ।—सम्पादक ]

कोलम्बो (श्रीलंका) बाट सुश्री विमला अभ्यं  
सिहर्ने आफ्नो पत्रमा लेखिन्..... आफ्नै विषयमा  
के निवेदन गर्है ? श्रीमान् ! म तपाईं प्रति धेरै  
आभारी छुं कि धर्मको यथार्थ स्वरूपको दर्शन  
गराएर तपाईंले मेरो आँखा खोली दिनु भयो ।  
मैले व्यक्तिहरू तथा परिस्थितिलाई अधिक तटस्थतार्थ  
स्वीकार गर्नु सीखेकी छिन् । प्रायः दुःखसित  
सामना हुने वेलामा अब म निराश वा दुःखी छैन ।  
अब म अरुको आलोचना—निन्दा गर्दैन । यसले  
गर्दा मलाई ठूलो सुखद परिणाम मिलेको छ ।  
तटस्थताले गर्दा दुर्भविनाबाट मुक्ति पाउना निष्ठि  
सहायता मिलेको छ । धेरै अप्रिय प्रिस्थितिसित  
सामना भएमा पनि म अब साम्यतया द्रसन्न  
छुं । प्रतिक्रिया गरेर पामलखाना जानुको सट्टा  
समस्या समाधान गर्नुको साहस तथा आनंद विश्वास  
धर्मसे द्रिइएको छ ।... क्षीमान म तपाईंको  
धेरै आभारी छुं ।

### अर्को उद्गार

जर्मनीको २६ वर्षीय फोडेस रोजनबक (जुन  
नियमित साधना गर्नु हुन्छ, तथा अब तक १६  
विपश्यना ध्यान सिविरमा भाग लिइ सक्यो) ले  
भन्छ कि धेरै दिन देखि मादक पदार्थ सेवन गर्नुमा  
नराम्रोसंग व्यस्त थिएँ । १९७१ मा प्रथम विपश्यना  
शिविरमा भाग लिइसकेपछि रक्सिको भूतबाट मुक्ति  
पाएँ । अब दुइ वर्षदेखि मादक पदार्थ सेवनबाट  
मुक्त भएँ । यस विप्रस्सना ध्यान विधिको अभ्यास  
द्वारा मनको नैसर्गिक समताको अर्थ जाने तथा  
अनुरूपतामूले पुष्टि भयो कि सबै नशालु पदार्थ  
(मदिरापान) ले मनमा असन्तुलन उत्पन्न गर्नु जस्ते  
कि अन्तसम्म दुःख मात्र ल्याउँछ ।

यस अभ्यासको फलस्वरूप शरीर र मनलाई  
चुन्नल, सारी दिने वातावरण, प्रकृति सम्बन्ध आघानाले  
तथा उसलाई दबाउन समर्थ हुनाले अब ज्ञानीरिक  
तथा मानसिक रूपके स्वस्थ र शान्त छुं । प्रसन्न तथा  
चिन्ताबाट मुक्त छुं । वर्तमानलाई जस्तो कि त्यस्तै  
स्त्रीकारनु क्षमता आइ सक्यो । अरु व्यक्तिहरूलाई  
बदल्न र उनीहरूको आलोचना गर्दै रहने पुरानो  
बानी बदलेर शान्तमय जीवन विताउँछु । यो  
सद्गुणले गर्दा स्वभावतः धेरेलु वातावरणमा अत्यन्त  
मधुर सम्बन्ध स्थापित गर्ने मसला बनेको छ ।



## हारांम्ह राजकुमार

मेषद्वृत

थ तंतारे राजकुमारं निसें कथा  
साधारण छै छै चर्चापि मधातेगु पुचले  
तककनै हारांपि न दु ज्ञानिपि न दु।  
ज्ञानिपि सकस्यां यो। हारांपि सुयां मयो।  
हारांपित यो पि न दु तर ईंपि भिर्पि धाय  
मर्छि। ज्ञानि जुइगु सकस्यं यो। ज्ञानि  
जूसा थः माँ बौ दाजु तता पिसं माने याइ।  
वना वना थाय् न्हाइपुक च्वने दै। साकक  
ने दै। माने याके दै।

भगवान् बुद्ध्या पाले राजकुमार छम्ह  
साम्र हारां जुया च्वन। जुञ्जु निसें कथा  
लायकुली च्वं धिनि तष्ककण मिखाय् च्वंगु  
धृथे जुया च्वन। छन्ह भगवान् बुद्ध लाय-  
कुली बिज्या: बले जुञ्जु भगवान् बुद्ध याके  
प्रार्थना यात्त-

“भो भगवान्, जित छत्त पीर जुया  
च्वन। जि काय् छम्ह दु मुम्ह कि लिपा  
जुञ्जु जुइम्ह। व हारां जुया च्वन। धयागु  
खै छु मन्यं। अथे हारांम्ह थः गथे यल अथे

सना जुइम्ह जुञ्जु जुयां तसे तम्ह मखु-  
मनूते यइ मखु। व आपा जुञ्जु जुई खनी  
मखु। छु याय् नये याय् धैर्य पीर जुया  
न्हो बांलाक मवा।”

भगवान् बुद्धं राजकुमार यात सःता  
नापं बगंबाय् ज्वनायंका चिकिचा मागु  
नीममा (खाईसे च्वंगु सिमा) दुथाय्  
यंका व सिमायाहः नका बिज्यात। खाईसे  
च्वंगु हः नेसाथ राजकुमारं सौमिकमा व  
सिमाचा लिना वाँ छोया बिल।

अले भगवान् बुद्धं न्यना बिज्यात—  
राजकुमार, छाय् सिमा लिना वाँ छोयागु?

राजकुमारं धाल— भी भगवान् !  
अज्योगु खाईसे च्वंगु सिमा लायकूया  
कथबे तै ते न्यू। मेसु सिमाबाह नापं  
खाईसे च्वमी। इकिं वाँ छोई बिकाः।

अले भगवान् बुद्धं धै बिज्यात—  
राजकुमार, व सिमा यात छु लिना वाँ

छोया ब्यू थें छ नं हारां जुया च्वन धाय्  
वं जनतां (मनूतसें) देशं वां छोया पितना  
बी । उकि हारां जुया करपित दुःख बी  
मज्यू ।

थुलि खैं न्यना राजकुमारं भगवान्  
बुद्ध यात बन्दना याना धाल-छल्पोलं जित

तःधंगु भिज्वीगु ज्ञान बिया बिज्यात । जित  
न्हालं चायका विज्यात । जि ला होस हे  
मदु । राजमदे लाना थथे हारां जुई लात ।  
आवंनिसें ज्ञानि जुईगु जुल । अबलें निसें  
जुजुं राजकुमार यात बांलाक माने यात ।  
न्हो नं वल ।

[ थव स्तम्भ मस्तेगु लागि खः । मस्तेत ज्या खेले दैगु, शिक्षा प्रदगु रचनात छवया  
हया ग्वाहाली याना दिसं । नापं चिचीधीपीं मस्तेगु रचनातेत नं थाय बीगु ज्या ज्वी ।  
रचनात अःपुगु, थ्वीगु, न्हाँ पुसे च्वंगु मचाभासं अले चीहाकः ज्वीमाः—सं ]

## हाजिरी जवाफ

आउन्नुस रु. २५।— जितौं

(यस स्तम्भ अन्तर्गत हामीले १० वटा  
प्रश्नहरू दिएका छीं । तपाईंहरू यी प्रश्नहरूका  
जवाफ दिनोस । सबै प्रश्नहरूको सही जवाफ  
पठाउनेलाई रु. २५।— को पुस्तक पुरस्कार दिइने छ ।  
एकजना भन्दा बढीको सही जवाफ प्राप्त भएमा  
पुरस्कार दामासाही गरेर दिइनेछ । जवाफ भाद्र ७,  
२०४० सम्ममा हाम्रो कार्यालयमा पुग्नु पर्नेछ र  
जवाफको साथमा रु. १।— नतिथ गरी पठाउनु पर्नेछ ।)  
१) सम्बोधी लाभ पछि बुद्धले प्रथम धर्म-देशना  
गर्न कहाँदेखि कहाँसम्म, कसरी यात्रा गर्नुभयो ?  
२) बुद्धको प्रथम र अन्तिम उपासकहरू को को हुन् ?  
३) भगवान् बुद्धले 'सतिपट्टान सूत्र' देशना कहाँ  
गर्नु भएको हो ?  
४) चार सत्य र आठ मार्गहरू के के हुन् ?  
५) विश्व बौद्ध भ्रातृत्व संघ (WFB) को प्रधान

कार्यालय कहाँ छ ?

- ६) नेपालमा अहिलेसम्म पाइएका शिलालेखहरू मध्य  
सबैभन्दा पुरानो लुम्बिनीको शिलालेख हो, भन्नुस  
त्यो कुन भाषा र कुन लिपीमा लेखिएको छ ?
- ७) काठमाण्डौदेखि लुम्बिनीसम्म पुग्न (पोखरा भएर  
एवं पोखरा नगइकन) कुन कुन राजमार्गहरू भएर  
जानु पर्छ ? (बाटोका नामहरू)
- ८) सारीपुत्र-मौदगल्यायनका अस्थीधातुहरू हाल कहाँ  
राखिएका छन् ?
- ९) हाल यी ठाउँहरू कुन कुन देशमा पर्दछन् ?  
— रामग्राम, मृगदावन, कपिलवस्तु, देवदह,  
पाटलीपुत्र, पावा ।
- १०) बैशाख पूर्णिमाको दिन छुट्टि दिने एवं सो दिन  
हिसा बन्द गर्ने घोषणा क-कस्ले र कुन कुन  
सालमा गरेको हो ?

## श्रद्धाउजली

- आनन्दमान सिंह तुलाधर

(विपस्सना ध्यान-गुरु अगगमहापण्डित महासी सथादोया लुभन्ती  
च्छया तःगु इव कविता धर्मकीर्ति विहारे जूगु शोक-समाय व्यवना  
न्यंगु खः - सं.)

महा पुरुष ध्यान गुरु अग महा पण्डित  
विश्वे न्यंक नां जाह्य येरवादया अग्रह  
अनित्य विश्वया विश्वान ह्यसीका  
थों क्षीगु न्होने मन्त सो ।

हायका उवेका लुभती ल्यंका  
बोलने मलार्पि दृढ़रात तोता  
हाकनं सुथे मज्बीगु सिइका  
द्वाहाँ प्याहाँ ज्वीगु सासः लुभंका  
प्याहाँ वंगु सासः दुत मकासें  
छवचं सुइके मन्यसे वन न्है  
अन्ते पिहाँ वोंगु सासः लिना ।

उत्पति ज्वीय बिनाश ज्वीगु  
या कारण व्याकं थूहा  
सुपार्यया विचं सूर्यो लूहे  
पुलुक छपुलु दर्शन व्यूहा  
पुज्य गुरु महासी सथादो  
थों क्षीगु न्होने मन्त हं ।

बज्र मलखं कथे जुल सो  
मचायक रसुकाः खोबि हाय्का

न्हाकोहे सः स्यु वहादुर धाइपि  
 चाहे राजा रङ्ग थजु  
 त्याकेहे मफुनि थोतक सुनानं  
 सिइ है खोक बोरे जुया  
 पक्षपाती मदु न्है स्वैतं, याइ थो विश्वे व्याकु समान  
 कानून खः थो प्राकृतिक्या  
 चेने मफु सुं न छले जुया ।

म्वायकुसि अनसम् सभेमु लुकंका  
 धाउँक म्वायगु मन्त्र कनीहा  
 राग द्वेष मोहं मक्यंहु  
 नाना रंगया ध्याचः मकीहा  
 विश्वे सकसियां गुरु नाले बहव्य  
 आर्य अष्टाँड़िक मार्ग ह्यस्यूहा ।

नित्य मदुगु लैंपु तोताः थौं  
 शान्तिया मार्गे न्हावन सो  
 लुकि छथुहे महाक वसपोल  
 येनेमा अन्तीम निर्वाण  
 थोहे कामना मनं तुना की  
 याथनु श्रद्धाञ्जली अपण ।



## अनिच्चावत् संखारा

ओ ५ जिज्यू मुमा कान्छा बडामहारानी ईश्वरी राज्य लक्ष्मी देवी शाह  
 स्वर्गारोहण होइबक्सेको दुःखद घडीमा शोक सन्तप्त राजपरिवार

तथा सम्पूर्ण नेपालीहरूमा

हादिक समवेदना व्यक्त गर्दछौं ।

‘धर्मकीर्ति’ परिवार

## बौद्ध समाचार

श्री ५ बाट २५२७ औं बुद्ध जयन्तिको

### उपलक्ष्मा बैसेको सन्देशको पूर्ण विवरण

“भगवान् गौतम बुद्धको २५२७ औं जन्म जयन्ति सदा हैं यस वर्ष पनि विभिन्न कायेक्रमको आयोजना गरी मनाउन लागेका कुराले हामीलाई खुशी लागेको छ ।

संसारका सम्पूर्ण मानव जातिको निम्नि भगवान् बुद्धको जन्मस्थल एक पावन भूमि हो । यसके विकसित रूपमा हामीले आज नेपाललाई शान्ति क्षेत्र भनी घोषणा गरेका छौं । केही वर्ष यता लुम्बिनी विकास सम्बन्धी एउटा गुरु योजना बनाई हामीले आफ्ने साधन र श्रम जोडेर विमानस्थल हाँ देशको राजमार्ग जोड्ने सङ्क, बिजुली, पानी, नहर र आवास जस्ता विकासका पूर्वाधारहरू तैयार पारिसकेका छौं । केही लाख वृक्षारोपण पनि भइसकेको छ । यसरी लुम्बिनीलाई विश्वभरका तीर्थयात्री, पर्यटक, इतिहासकार र पुरातत्वविद्वरूपका लागि एक पावन वाटिका बनाउन हामी प्रयत्न शील छौं । अब हामीले यसको विकासमा अन्तर्राष्ट्रिय सहभागिता जुटाई तथासको राम्रो मदुपयोगबाट विश्वशान्तिका अप्रदूत राजकुमार सिद्धार्थ गौतमलाई अद्वाव्यजली व्यक्त गर्न सक्नु परेको छ । आजको दिनले मानव मानवको शान्ति र कल्याणको लागि

धर्मकीर्ति

संघ प्रेरणा दिन सकोस् यही हाम्रो कामना छ ।

जय नेपाल ।”

### नेपाली बौद्ध प्रदर्शनी

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको आयोजनामा भव्य रूपले सम्पन्न भएको नेपाल सम्बन्धी बौद्ध प्रदर्शनी-मा थेरवाद, बज्रयान, महायान र लामा संस्कृतिका मूर्तिहरू, बुद्ध धर्म सम्बन्धी ऐतिहासिक तस्वीरहरू, बौद्ध हुलाक टिकट, पौधा एवं बौद्ध चित्रकलाहरू अनि बौद्ध पत्रपत्रिकाहरू पनि प्रदर्शित गरीएका थिए । धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको १३ औं वर्ष गाँठ र २५२७ औं बुद्ध जयन्तीको उपलक्ष्मा जेठ ७ गते धर्मकीर्ति विहारमा आयोजित उक्त प्रदर्शनी नेपालका लागी बर्मी राजदूत महामहीम डॉ. खिरु माउङ्ग्ले उद्घाटन गर्नु भएको थियो ।

### रक्तदानको रूपमा बुद्ध जयन्ती

२५२७ औं बुद्ध जयन्तीको उपलक्ष्मा धर्मकीर्ति बैद्ध अध्ययन गोष्ठीका अध्यक्षा अनगारिका धम्बवती प्रमुख उक्त गोष्ठीका २९ जवान सदस्यहरूले रक्तदान दिव्य जीवन द्वारा गरेर बुद्ध जयन्ती मन्त्रालयको छ ।

### बिरामीहरूलाई बिस्कुट वितरण

२५२७ औं बुद्ध जयन्तीको उपलक्ष्मा धर्मकीर्ति विहारको तरफबाट काठमाडौं शहरका सबै अस्पताल-

हरूमा उपचार गरीरहेका विरामीहरूलाई उनीहरूको शीत्र स्वास्थ्य लाभको कामना गरी बिस्कुट वितरण गरियो ।

### काठमाडौंमा बूद्ध हाजिर जवाफ

२५२७ औं बुद्ध जयन्तीको शुभ उपलक्षमा काठमाडौं व्यापी दोश्रो अन्तर माध्यमिक विद्यालय बौद्ध हाजिर जवाफ प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगितामा २१ बटा माध्यमिक विद्यालयहरूले भाग लिएका थिए ।

स्वयम्भू स्थित आनन्दकुटी विहारमा भएको समारोहमा तत्कालीन प्रधानमंत्री श्री सूर्य वहादुर थापाले काठमाडौं व्यापी दोश्रो अन्तर माध्यमिक विद्यालय बौद्ध हाजिरी जवाफ प्रतियोगिताका विजयी प्रभात माध्यमिक विद्यालय श्रीघः नघलका विद्यार्थीलाई स्वयम्भू चैत्य प्रतिमूर्ति अंकित रनिङ शीलड तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।

प्रतियोगितामा द्वितीय र तृतीय हुने विद्यालय-हरू क्रमशः कन्या मन्दिर मा० वि० न्द्योखा र नेपाल आदर्श मा० वि० गणबहाललाई पनि बुद्ध प्रतिमा पुरस्कार स्वरूप प्रदान गर्नु भयो ।

### आनन्दकुटीमा समारोह

जेठ १२ गते देशाख पूर्णिमाको दिन आनन्दकुटी विहारमा विहानैदेखि श्रद्धावानहरूको घुइचो लागेको थियो । भिक्षु सुबोधानन्द महास्थवीर समक्ष शीत प्रार्थना पद्धि बुद्धगुण स्मरण र भिक्षु विमलानन्दले बुद्धको महिमाबारे धर्मदेशना गर्नु भयो । भगवान् बुद्धका अस्थि धातु प्रदर्शन र क्षीर भोजन दान भयो ।

स्वयम्भूमा पनि बुद्ध पूजा र धर्म देशना

कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको संचालन भिक्षु कुमार काश्यपबाट भएको थियो ।

अपराह्न प्रधानमंत्री श्री थापाले २५२७ औं बुद्ध जयन्तीको अवसरमा आनन्दकुटी विहारमा बुद्ध जयन्ती समारोह समितिद्वारा आयोजित बौद्ध आम-सभामा बोल्द भन्नु भयो—नेपालमा जन्म लिनु भएका भगवान् बुद्धप्रति सबै नेपालीहरूको समान श्रद्धा एवं भक्ति हुनु स्वभाविक हो । परन्तु आजको दिन समस्त विश्वका लागि नै महत्वपूर्ण छ । किनभने भगवान् बुद्धले धर्मको सांघरो धेराबाट धैरै माथि उठेर एक दिव्य ज्योतिको रूपमा विश्वका लाखौं मानिसहरूलाई सत्य, अहिंसा र प्रेमको बाटोमा अग्रसर तुल्याउनु भएको छ ।

### २५२७ औं बुद्ध जयन्ती स. समितिको साप्ताहिक ज्ञानमाला भजन तथा

#### धर्मदेशना कार्यक्रम

२०४० जेठ ६ गते अष्टमी

असंवहाल-भिक्षु अश्वधोष महास्थविर

२०४० जेठ ७ गते नवमी

जनबहाल-भिक्षु बुद्धधोष महास्थविर

२०४० जेठ ८ गते एकादशी

यटखाबहाल-भिक्षु सुबोधानन्द महास्थविर

२०४० जेठ ९ गते द्वादशी

अशोककृति, भुजिवहाल-भिक्षु कुमार काश्यप महास्थविर

२०४० जेठ १० गते त्रयोदशी

टेबहाल-भिक्षु अमृतानन्द महास्थविर

२०४० जेठ ११ गते चतुर्दशी

झंबहाल-भिक्षु मुदर्शन स्थविर

धर्मकीति

## ये विपस्सना ध्यान

विपस्सना ध्यान केन्द्र काठमाडौंया आयोजना कथं कल्याणमित्र श्री सत्यनारायण गोयन्काया निर्देशने आनन्दकुटी विद्यापीठे असार ५ गते निसे १५ गते तक विपस्सना ध्यान तालीम कार्यक्रम बाँलाक बच्चाल । बहनि ध्यान सम्बन्धी श्री गोयन्काया प्रबचन न्यना आपालं श्रोतागण प्रभावित जुया बुद्ध धर्म सीके बहुगु खः ध्यान याना स्वेंका तेमागु खः धैगु चर्चा जूगु न्यने दु । थुगु ध्यान सिविरे निसलं मयाक भनूतसे ब्वति कागु खः ।

श्री कल्याणमित्र सत्यनारायण गोयन्का मारवाडी हिन्दू कुलयाह्य धर्माय् ताकालतकं चवना अन हे विपस्सना ध्यान तालीम कया ध्यानया कल्याण मित्र जुया महाराष्ट्रया इगतपुरी धाःथाय् विश्व विपस्सना ध्यान केन्द्र खोले याना धर्मदूत सेवाया ज्या याना बिज्याना च्वंह्य खः ।

## भोंते विपस्सना ध्यान

बर्माया नां दंह्य ध्यान गुरु महासी सथादोया शिष्य धर्माचरिय पूज्य शिक्षु उ सुन्दर धर्मकीर्ति विहारया निमन्त्रणाय् नेपा: बिज्याना विपस्सना ध्यानया शिक्षा विया धर्मदूत सेवा याना बिज्याना च्वंगु दु । धर्मकीर्ति विहारे बाढ़ि (२ हप्ता) तक हि त्ति घौछि ध्यान तथा घौछि (१ घण्टा) ध्यान सम्बन्धी धर्मदेशना याना बिज्यागु दु ।

असार १७ गते निसे भोंतया ध्यान कुटी विहारे किन्हया ध्यान शिविर जूगु दु । ह्लापांगु शिविर धुंका मेगु किन्हया शिविर नं ज्वीगु दु । ह्लापांगु शिविरे ५६ ह्य योगीत दु । थव ध्यान तालीम धर्मकीर्ति विहारया आयोजनाय् जूगु खः ।

धर्मकीर्ति

यले पूचे च्वंगु अक्षेश्वर विहारे नं बर्मायाह्य भिक्षु उ सुन्दरया निर्देशने च्यान्हु ध्यान तालीम ज्वीगु ख्वसाः दु ।

## भोंते बौद्ध हाजिर जवाफ

बनेपा बुद्ध जयन्ती समारोह समितिया ख्वसाः कथं स्थानीय ध्यानकुटी विहारे बुद्ध व बुद्ध धर्म सम्बन्धी न्हासः लिस कासा जूगु दु । थुगु हाजिर जवाफे यलया सुमंगल विहार, येंया गणमहा विहार, छवपया मुनि विहार व बौद्ध समझृत विहार, वादेया (चालागाउ) ज्योति विहार व भोंतया ध्यानकुटी विहारं ब्वति कागु दु । ध्यानकुटी विहार प्रथम, श्री सुमंगल विहार द्वितीय तथा मुनि विहार तृतीय जूगु दु ।

## फलकुल वितरण

भोंत ध्यानकुटीया पाखे २५२७ गूगु बुद्ध जयन्तीया लसताय् ध्यानीय अस्पताले च्वंपि विरामी-तेत फलकुल इना थूगु समाचार दु ।

## ललितपुरे बुद्ध जयन्ती

यले बुद्ध जयन्ती त्वाः त्वालं पाःक्या सापहे बाँलाक अःपुक मायाना वै च्वंगु कथं २५२७ दै क्यंगु बुद्ध जयन्ती नं थुउसी पूचे देकातःगु न्हूगु बहीली (अक्षेश्वर महा विहारे) गुबले मजूगु कथं मानेयागु समाचार दु । जेठ १२ गते स्वाँयापुही खुनु तःधंगु मेलाँहै लखंलख भनूतसे चक्कंगु नुगलं बुद्धया प्रति श्रद्धा तथा वैशाल पुही कःकः धाय्क माने यागु चर्चा दु ।

ललितपुर बौद्ध समाज सुधार समिति पाखे २५२७ बुद्ध जयन्तीया लसताय् जूगु समारोहे राष्ट्रिय

पंचायतया अध्यक्ष मरीचमान सिंहं बुद्ध्या उपदेश-  
यात जीवने छ्यला यंके कत धाःसा समाजे शान्तिया  
वातावरण दै अले देश विकासया लै थंके कै  
धैदिल ।

उक्त अवसरे बर्माया राजदूत डा० खिन् माउङ्ग  
बीनं ८० प्रतिशत जनता बौद्ध धर्म माने याइपि दुगु  
देश बर्माय् बौद्ध विहार, ध्यान केन्द्र व बौद्ध अध्ययन  
संस्थानया बांलाक व्यवस्था दुगु जानकारी विया  
दिल ।

अनगारिका धर्मवतीं धं विज्यात-बुद्धं कीत  
संदेश विया विज्यागु दु-मनुष्य जीवने दुःख मदेक  
याउंक म्वाना च्वनेत अपो सुख सीगु आशां दुःख  
जुइगु ज्या याय् मज्यू । दुःख मदैगु गुगु जानया  
खैं वसपोलं कना विज्यागु खः व खैं थुइका कयायें  
ज्या यन्ना यंके फुसा धात्थे बुद्ध जयन्ती माने  
यानागु जुइ ।

भिक्षु प्रजानन्द महास्थविरया सभापतित्वे जूगु  
समारोहे श्रीलंकाया पेरेरा, भारतीय राजदूतावासया  
पी. बी. बर्मा, आइल्याण्डया भिक्षु समाधि, भिक्षु  
सुमंगल, भिक्षु सुदर्शन, श्री लोक दर्शन बज्जाचार्य,  
आशाराम शाक्य, ल. पु. नगर पञ्चायतया प्रधान  
पञ्च बुद्धिराज बज्जाचार्यपिसं नं बुद्ध्या महिमावारे  
खैं कना विज्यात । २५२८ दैया बुद्ध जयन्ती माने  
याय् गु सौ बहालं पा: कागु दु ।

### भक्तपुर नगर पञ्चायतया साहस

२५२७ बुद्ध जयन्तीया लसताय् भक्तपुर नगर  
पञ्चायतं उक्त पञ्चायतया उपप्रधान पञ्च श्री ओम  
अमात्यया सभापतित्वे बौद्ध प्रवचन गोष्ठी सम्पन्न  
जुल ।

उगु गोष्ठी प्रमुख अतिथिया रूपं भिक्षु  
अश्वघोषं थुकथं भक्तपुर नगर पञ्चायतं बुद्ध जयन्तीया  
लसताय् कार्यक्रम देका बुद्ध जयन्ती मानेयागु ह्लापांगु  
साहसपूर्णगु व मेमेगु नगर पञ्चायतं नं आदर्शी काय  
बहगु ज्या खः धया विज्यासे बुद्ध जयन्ती खुन्हु  
अस्पताले विरामीतेत फलफुल इनेगु ज्या याय् फुसा  
ज्यू धैगु सुझाव विया विज्यात ।

भानु मा. वि. या प्र. अ. श्री सुवर्ण शाक्यं  
बुद्धं थः म्हं अनुभव मयानागु व व्यवहारे मछ्योगु  
खैं कना विमज्या: धैविज्यात ।

प्रा. आशाराम शाक्यं बुद्ध छहा समाज सुधारक  
खः । की बौद्ध धाःपिसंन कुरीति तोता सुधार  
याय् माला च्वंगु दु धया विज्यात ।

स्थानीय वडा नं. ४ या अध्यक्ष श्री चैत्य-  
राज शाक्यं स्वागत भाषण व श्री इन्द्रिराज शाक्यं  
बुद्ध जीवनी कना विज्यात ।

### यले न्ह्यसः लिसः कासा

२५२७ दैं क्यंगु बुद्ध जयन्तीया लसताय् जिल्ला  
व्यापि कि छगूगु अन्तर पुस्तकालय बौद्ध न्ह्यसः  
लिसः कासा बांलाक कवचाल । ध्व कासा यल हःखा  
युवा पुस्तकालयया रवःसाले जूगु खः । उक्त कासाय्  
प्रथम बौद्ध पुस्तकालय, द्वितीय यशोधरा विद्यालय  
जूगु दु । उगु न्ह्यसः लिसः कासाय् ब्वति कापि-

यशोधरा बौद्ध पुस्तकालय याइना, हिरण्य  
पुस्तकालय नःबहि, आलोक पुस्तकालय इखा छैं,  
मचा सफू कुथि नःत्वा, जन विकास पुस्तकालय  
सिका, थपू पुचः नःखा, आह्लान पुस्तकालय न्याखा-  
चुक, अध्ययन मण्डल नागबहा, बौद्ध पुस्तकालय  
कुटीबहा ।

आइकोंया न्हासः लिसः कासा यशोधरा बौद्ध  
विद्यालयं न्याइकेगु पा: फःगु समाचार दु ।

### आजीवन सदस्य

१०५।— दां विया भौत ध्यानकुटी दायक  
सभाया आजीवन सदस्य जुया दीपि—

१४०. शोभा शाक्य	भुलुखु यल
१४१. सालकाजी मानन्धर	गिद्द भौत
१४२. त्रेम्कुमार शाक्य	हःखा यल

### प्रवर्ज्या दिवस

धर्मकीति बौद्ध अध्ययन गोष्ठीया १४ म्ह  
सदस्यपी खुदें न्हो; प्रवर्जित जूगु दिया लुमन्ती  
वंगु आषाढ १८ गते खुदु गोष्ठीया सदस्यपिनि  
पांचे भौतया ध्यानकुटी विहारे वार्षिक कार्यक्रम  
न्यायकल । लुमकै बहःजू-अध्ययन गोष्ठीया आयो-  
जनाय २०३५ साल आषाढ १० गते ध्यानकुटी  
विहारे १४ ह्य ल्यायद्वयत ७ न्हयालागी प्रवर्जित  
जूगु खः । आधुनिक नेपाला इतिहासे थुकथ १४  
ह्य मध्दि छकलं प्रवर्जीत जूगु थ्व हापांगु घटना  
खः । उपीं श्रामणरपीं (प्रवर्जित) भौतया नाप  
येनं पात्र (गोल्पा) ज्वना भिक्षा नं वंगु खः— थ्व नं छगु  
अभूतपूर्वशु घटना खः । थुपि १४ ह्य मध्ये ४ म्ह  
आःतक हे नं श्रमणेर हे जुया च्वंगु दिन-वसपोलपीं  
आः श्रीलंकाय अध्ययन याना च्वना विजयाःगु दु ।

### भिक्षु अमृतानन्द लिख्यन्

मस्कोय एशियाली बौद्ध शान्ति सम्मेलन  
(ABCP) या कार्यकारिणी समितिया बैठके भाग  
कथा भिक्षु अमृतानन्द महास्थविर नेपाल लिख्यक

धर्मकीति

विज्यागु दु । वसपोल उर्क सम्मेलनया छम्ह कार्य-  
कारिणी सदस्य खः ।

### युवा बौद्ध समूह

थ्व हे वंगु आषाढ १८ गते शनिवार खुन्ह  
स्थानीय गण महा विहारे च्वंगु छगु बैठकं युवा  
बौद्ध समूहया कार्यकारिणी समितिया गठन जूगु  
दु । भिक्षु सुवोधानन्द विहास्थविर धर्मानुशाशक व श्री  
हर्षमुनी शाक्य अध्यक्ष जुया विजयागु जुल । लुमके  
बहः जू उक्त समूह हाते हे छगु बौद्ध गोष्ठीया  
नापि इले बिले प्रवचने गोष्ठीत यानावं च्वंगु दु ।

### आर्थिक गुहाली

भिक्षु श्रामणेरपीं तालिम बीगु नेपाला छगु  
मात्र तालिम केन्द्र भौतया 'बनेपा भिक्षु तालिम  
केन्द्र' ध्यानकुटी खः । भेषेगु बौद्ध देशय थजाःगु  
तालिम केन्द्रत यक्को यक्को दःसां कीथाय् थ्व हे  
छगु जक खः । बुद्ध साशनया उन्नति, अभिवृद्धिया  
लागी थौं थजाःगु तालिम केन्द्रत मदेक  
ममाना च्वंगु खने दु । थो कन्हे उक्त केन्द्रय् ५  
म्ह श्रामणेरपीं तालिम कथा च्वंगु दु । लुमके  
बहः जू थ्व केन्द्रया न्याम्ह श्रामणेरपीं श्रीलंकाय  
उच्च तालिमया लागी वने धुङ्गु दु, अथेहे भेषेपीं  
प्यम्ह श्रामणेरपीं नं श्रीलंकाय तालिम कथा च्वंगु  
दु । उक्त केन्द्रयात ल०५ लय् पर्ति आर्थिक अनुदान  
विया दीपिनिगु ना थिं खः—

१. आनन्दकुटी विहार गुडी यै, लच्छिया २०३०-
२. धर्मकीति पुङ्कः यै, लच्छिया २०३०-, ३०३०-
३. ध्यानकुटी दायक सभा लच्छिया २०३०-
४. श्री तुलसीदास श्रेष्ठ भौत .. १००१-

५. श्री ज्ञानकाजी शाक्य भोंत	लच्छया	५०।-
६. श्री धर्मचन्द्र शाक्य	" "	५०।-
७. श्री नारांभक्त नकर्मी	" "	५०।-
८. श्रीमती दिलमाया मासंगल्ली, ये	" "	५०।-
९. श्री विष्णु प्रसाद मानन्धर भोंत	" "	२५।-

अथेहे निम्न महानुभाव पिसं उक्त केन्द्रयात  
चन्दा विया दोगु दु ।

श्री सत्यनारायण मानन्धर वटु, ये	२००।-
सुश्री सुशीला प्रधान	२०१।-

### चीन सरकारं बुद्ध मूर्ति लित बिल ह्लासा,

सांस्कृतिक क्रान्तिया इलंनिसे तना च्वंगु १.७  
मिटर तःधीकम्ह बुद्ध मूर्ति थनया कोइकाङ्गु गुम्बाय  
हानं स्थापना याःगु दु । उगु मूर्ति तिब्बतया जुजु  
नाप ब्याहा जूम्ह नेपाःया राजकुमारी चिजुं  
(भृकुटी ?) थन ज्वना वःगु खः धैगु विश्वास दु ।  
आः सी दुकथं सांस्कृतिक क्रान्तिया इल्य  
व मूर्तियात निकू टुका याना च्वेयागु भाग जक  
नायका छ्वेत पेकिङ्ग् हःगु खः । तर आःतकं  
व मूर्ति नायके मलानिगु जुया च्वन । आः चीन  
सरकारया पुलांगु कला—संस्कृतिया संरक्षण याय्गु  
न्हैगु नीति कथं व च्वेयागु भागयात सुरक्षित रूपं  
तःगु जुया च्वन । न्हैपुसे च्वंगु खॅला व मूर्तिया  
च्वेयागु बच्छ भाग नं तिब्बतया छगु कारखानाया  
रही सामान द्वंभुना तःगु थासय लुया वल ।  
अनंती हाले हे चीनया प्यालेस म्यूजीयम व बौद्ध  
संगठनं व च्वेयागु भागयात पेकिङ्ग् बिमाने तया  
ह्लासा हया क्वेया भागनाप जोडे याना उक्त गुम्बाय  
व मूर्ति स्थापना याःगु खः ।

### ६ करोड्या दान

सिंगापुर,

छम्ह मनुखं थनया छगु बिहारयात रु. ६  
करोड बरोबरया दां दान ब्यूगु दु । हे हुइ जोङ्ग  
धैम्ह छम्ह मनू छु ई न्हो तक जहाजया ज्या  
याइम्ह खः । तर व ज्यां वयात नोक्सान जुल ।  
निराश जुया व मनू अन विहारे वल, अनया चीनिया  
भिक्षुं वयात व ज्या तोताः निर्माण सम्बन्धी ज्या  
याय्गु सल्लाह बिल । व मनूखं यदि व ज्यां थःत  
फाइदा जुल धाःसा फाइदाया छु भाग दान बीगु  
संकल्प यात । व ज्यां वयात तस्सकं फाइदा दत,  
वया ज्या बढे जुजुं अष्ट्रे लिया, न्यूजील्याण्ड तब्कनं  
विस्तार जुल । आः व छम्ह अरबपति ज्वी धुंकल ।  
थःगु संकल्प कथं व व विहारयात व दां दान  
ब्यूगु खः ।

## धर्मकीर्ति

### निलापौ जुया प्याहाँ वःगुली

### भिन्तुना

### अशोक स्टेशनरी हाउस

भोटाहिटी गल्ली, ये  
(फोन नं. १४१४८)

धर्मकीर्ति

मिखाया रक्षा है जीवनया रक्षा खः

उर्कि थःगु मिखाया रक्षाया निम्ति भिगु व

बाँलाःगु छितः माःकथंया चस्माया निम्ति

जिमिथाय् दुस्वः छासं ।

## ‘धर्मकीर्ति’ निला-पौ यात

भिन्तुना नापं उतरोत्तर प्रगतीया कामना

पायोनीयर अप्टीसीयन्स  
(PIONEER OPTICIANS)

असन, बालकुमारी, ये

‘धर्मकीर्ति’ द्वौ मासिकको

रूपमा प्रकाशित भएकोमा

हार्दिक शुभ—कामना

मोटर एण्ड मोटर्स

प्रो. ज्वाहार मान सिं  
दुर्गवहील, काठमाडौं

(हरेक किसिमको आटो एण्ड इलेक्ट्रीकल्सको  
काम हुन्छ ।)

‘धर्मकीर्ति’

निला-पौया रूपं प्याहाँ वःगुली

भिन्तुना

आशारत्न, पुष्परत्त

कमलाक्षि, ये

# सम्पादकीय

## धर्म-चक्र दिवस

बौद्ध जगतमा वैशाख पूर्णिमा पछिको महत्त्वपूर्ण दिनको रूपमा आज हामी आषाढ पूर्णिमा मनाउदै छौं । वैशाख पुर्णिमाको दिन सम्बोधी लाभ पछि भगवान बुद्धले आफुले पत्ता लगाउनु भएको ज्ञानको उपदेश सर्वप्रथम २५७२ वर्ष अगाडी आजैको दिनमा गर्नु भएको हो । आजैको दिनमा वहाँले सत्य-धर्मको प्रकाश पार्नु भएको हो-अर्को शब्दमा वहाँले धर्मको चक्रलाई चलाउनु भयो । त्यसैले आजको दिवलाई समर्स्त बौद्धहरूले 'धर्म-चक्र दिवस' को रूपमा मनाउँछन् । वहाँले प्रकाश पार्नु भएको सत्य र ज्ञानको मार्ग अनुशरण गरेर आज कैयो मानिसहरूले दुखबाट मुक्ति पाएका छन्- वास्तविकतालाई बुझ्न सकेका छन्, परम शान्तिको अनुभूति पाएका छन् । वहाँले प्रकाश पार्नु भएको धर्म कुनै 'वाद' होइन, यो त जीवनको सच्चाइ हो र जीवन जिउने ऐउटा कला हो । बिना अनुशरण गरेर मात्र अन्ध भक्तिले सत्य प्राप्त गर्न सक्दैन । हामीले पनि बाहिरी देखावटीको रूपमा भाव होइन, बरू सच्चा दिलले वहाँको उपदेशलाई अनुशरण गरेर आफुले पनि सत्यको बाटो पहिलाओं र अरूलाई पनि यस कार्यमा मदत गर्न सिकौं-यही सही रूपमा 'धर्म-चक्र दिवस' मनाएको हुनेछ र बुद्धले चलाउनु भएको यस धर्म-चक्रलाई हामीले पनि गति दिएको हुनेछ ।

## जिमिगु खँ

दच्छिया छकः पिहाँ वया च्वांगु 'धर्मकीर्ति' थौं निलाय् छकः छिकपिनि न्ह्योने तय दया जिपौं तस्सकं लयताः । बुद्धवा शिक्षा अप्पो मनूतेसं बवनेगु, सीकेगु, ध्वीकेगु अवसर दयमाः धकाः छुं दं न्ह्यो निसें जिमिसं विभिन्न सफूत पिकायगुया नापं विभिन्न ज्यात याना वया च्वानागु खः । सफूया नापनापं छगू पत्रिकानं पिकाय दःसा ज्यू धैगु अप्पो मनूतेगु बिचाः दुगु अनुसारं थ्व निला-पौ पिकाय च्वानागु खः । बुद्ध्या शिक्षा छगू मात्र 'वाद' मजुसें ध्वला छगू 'वास्तविकता' अले 'म्वायगु छगू तरीका' खः धैगु खँयात लुम्काः थ्व पत्रिकाय् धर्मया नाप नापं सामाजिक व नैतिक पक्षयात न थाय् बियावं यंकेगु जिमिगु ग्वःसाः दु । अले धर्म वा सत्य छुं सीमित वर्गया लागी जक मखुगुर्लि अप्पोस्यां ध्वीगु कथं छापे याना बनेगु जिमिगु बिचाः दु । थुकथं थौं नेपाःगाया अप्पो बौद्ध पिन्सं थूगु नेवाः भाय् व पिनेया पिनि लागी आःयात नेपाली भासं न छापे यायगु बिचाः याना । माँ भायया सेवाया नापं सत्ययात सीमित क्षेत्रय् जक तया मतेगुया लागी थ्व हे छगू जक विकल्पयें ताया । पाठकपिनी रूचीयात ध्यानेतया विभिन्न स्तम्भ न तयगु प्रयाण याय् । पत्रिकायाबारे छिकपिन्गु सुकावयात दुनुगलं निसें स्वागत याना च्वना । अले छिकपिन्गु ग्वाहाली व टेवां हे जक थ्व जिमिगु न्हूगु पलाः धिसीलाइगु जूगुलीं न्हावलें थें तुं छिकपौं सकसिगुं ग्वाहालीया आशा छाय् मयाय ! □

Hearty Greetings to  
**'DHARMAKIRTI'**

on its publication as a bi-monthly

*Associated Enterprises*

G. P. O. Box 790

Pyaphal Tole  
Kathmandu  
Nepal

Always Remember For All Types of

- Educational Materials
- Analytical Instruments
- Laboratory Chemicals
- Electrical Equipments

Phone: 13868

# ‘धर्मकीर्ति’

निलापीया कवे प्याहा वःगुलौ लयसः

प्वंकुसे

भिन्तुनाया नापं उत्तरोत्तर प्रगतीया कामना

धन्नाकया दी म्वाः

मोटरया सामानत माल धाःसा  
जिमित लुभंका दिसं

## जोगबीरसिं कमलबीरसिं

२८, जुद्ध सडक, काठमाण्डौ  
फोन- ११४५३, १३८४२, १७६५४

*We extend our best wishes to*

**'DHARMAKIRTI'**

**on its publication as a bi-monthly**

***BHIM RATNA HARSHA RATNA***

680, JYATHA TOLE

P. O. BOX 603

KATHMANDU

Phone:- 11932, 15761

**HOTEL CRYSTAL**, Kathmandu.

**NEW HOTEL CRYSTAL**, Pokhara.

**CRYSTAL WOOLEN INDUSTRIES**, Balaju.

# ‘धर्मकीर्ति’

दुखातिकको रूपमा प्रकाशित भएकोमा

हार्दिक बधाई

साथै

बुद्धले प्रथम धर्म देशना गर्नु भएको दिन

आषाढ-पूर्णिमा, धर्मचक्र दिवसको उपलक्षमा

हार्दिक शुभ-कामना

बालाजु अटो वर्स (प्रा) लि.

मिट्टि आफ्सल

५८, इन्डियन स्टडी

काठमाण्डौ

फोन: ११४५८

वर्क सप

बालाजु औद्योगिक क्षेत्र

बालाजु, काठमाण्डौ

फोन: १३५८४

थाकू- अमर प्रेस, हर्ष बिहार, असं, ये।